

एम्बरेष्ट बैंक लिमिटेडको
३३ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति : २०८३/०५/१८ गते)

- यस बैंकको मिति २०८३ साल भाद्र १८ गते बसेको संचालक समितिको ४०३ औं बैठकको निर्णय अनुसार ३२ औं वार्षिक साधारण सभा देहायको मिति, स्थान र समयमा निम्न प्रस्ताव उपर छलफल गर्न बस्ने भएको हुँदा सबै शेयरधनी महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
- सभा हुने मिति** : २०८३ साल आश्विन १४ गते बुधवार तदनुसार ३० सेप्टेम्बर २०२६
- स्थान** : आम्पाली ब्याङ्केट, भाटभटेनी, काठमाण्डौ
- समय** : बिहान १०:०० बजे
- बैंकको ३२ औं वार्षिक साधारण सभाको छलफलको विषयसूची**
- संचालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन।
 - लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८३ साल आषाढ ३२ गतेको वासलात, सोही मितिमा समाप्त आ.व.२०८२/८३ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने,
 - मिति २०८३/०५/११ मा बसेको सञ्चालक समितिको ४०२ औं बैठकले, शेयरधनीहरूलाई निम्न बमोजिम बोनस शेयर तथा नगद लाभांश प्रदान गर्न सिफारिस गरेकोले सो प्रस्ताव छलफल गरी पारित गर्ने, (क) ५% का दरले बोनस शेयर जारी गर्ने **विशेष प्रस्ताव**, (ख) १०% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्न गरेको सिफारिसलाई छलफल गरी पारित गर्ने,
 - प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि **विशेष प्रस्ताव** पारित गर्ने, बैंकले प्रस्तावित बोनस शेयर जारी भएपश्चात पुँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने
 - आ.व.२०८३/८४ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने,
 - विविध

शेयर बाखिल खारेज किताब बन्द रहने

साधारण सभा प्रयोजनका लागि मिति २०८३/०५/०१ गते बिहिवार एकादिन बैंकको शेयरधनी दर्ता किताब बन्द गरिनेछ।

नोट :

- सभामा उपस्थित हुने शेयरधनी महानुभावहरूले शेयर प्रमाणपत्र वा शेयर अभौतिकरण गरिसकेका शेयरधनीहरूको हकमा हितग्राही (DEMAT Account) नम्बर, DEMAT Statement र आफ्नो परिचय खुल्ने (जस्तै: नागरिकताको प्रमाणपत्र/राष्ट्रिय परिचयपत्र वा अन्य कुनै परिचय पत्र) अनिवार्य रुपमा साथमा लिई आउनु हुन अनुरोध छ।
- नगद लाभांश सम्बन्धित शेयरधनी महानुभावहरूको बैंक खातामा जम्मा गर्ने प्रयोजनका लागि आफ्नो बैंक खाता हितग्राही (DEMAT Account) नम्बरमा अद्यावधिक गरिदिनु हुन शेयरधनी महानुभावहरूलाई अनुरोध गर्दछौं।
- साधारण सभाको हाजिरी पुस्तिका ९:०० बजे देखी खुल्ला रहने छ र अपरान्ह ११:०० बजे बन्द गरिने छ।

G.P.Rajbahak & Co.
Chartered Accountants

INDEPENDENT AUDITOR'S REPORT
To The Shareholders of Everest Bank Limited

Opinion

We have audited the Financial Statements of Everest Bank Limited ('the Bank') which comprise the Statement of Financial Position as at Ashadh 32, 2083 (July 16, 2026), and the Statement of Profit or Loss, the Statement of Other Comprehensive Income, the Statement of Changes in Equity and the Statement of Cash Flows for the year then ended, and notes to the Financial Statements, including a summary of significant accounting policies.

In our opinion, the accompanying Financial Statements present fairly, in all material respects, the Financial Position of the bank as at Ashadh 32, 2083 (July 16, 2026), and its Financial Performance and its Cash Flows for the year then ended in accordance with Nepal Financial Reporting Standards [NFRS].

Basis for Opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing [NSAs]. Our responsibilities under those standards are further described in the Auditor's Responsibilities for the Audit of the Financial Statements section of our report. We are independent of the Bank in accordance with the ethical requirements that are relevant to our audit of the financial statements in Nepal, and we have fulfilled other ethical responsibilities in accordance with these requirements. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our opinion.

Key Audit Matters

Key audit matters are those matters that, in our professional judgment, were of most significance in our audit of the financial statements of the current period. These matters were addressed in the context of our audit of the financial statements as a whole, and in forming our opinion thereon, and we do not provide a separate opinion on these matters. We have determined the matters described below to be the key audit matters to be communicated in our report:

S.N.	Key Audit Matters	Auditor's Response
a)	Interest Income: The Bank has implemented NRB's Guidance Note on Interest Income Recognition, 2023 effective from Shrawan 2081. The guidelines require staging of loans (Stage 1, 2, 3) with different recognition methods - accrual basis for Stage 1 & 2 based on coupon interest rate and cash basis (incremental) for Stage 3 assets. The transitional arrangement involves complex quarterly tracking at account level and reconciliation between interest suspense, accrued interest, and actual collection of interest. Given the significant system changes, manual interventions during transition, and risk of misstatement in interest	Auditor's Response Our audit approach included: a. Obtained understanding of the Bank's implementation framework and tested quarterly interest computation processes at account level b. Verified staging classification (Stage 1, 2, 3) for sample loans based on ECL guidelines and tested stage migration reports c. For Stage 3 assets, tested cash basis approach by tracing collections to bank statements, recalculating interest suspense movements, and verifying that suspense doesn't exceed accrued interest



Kamalpokhari, Kathmandu, Nepal, T: +977-1-4515682, 4515823, e: info@gpr.com.np, w: www.gpr.com.np

	As per NFRS 9, impairment of loans and advances should be made on individual impairment basis for loans and advances that are individually significant and collective impairment for homogeneous groups of loan that are not considered individually significant. On individual impairment, amount of the loss is measured as the difference between asset's carrying amount and present value of the estimated future cash flows. Under collective impairment, loss is determined after taking into account the historical loss experience in portfolios of similar credit risk and management's experienced judgement as to whether economic and credit conditions are such that actual level of inherent losses at the reporting date is likely to be greater or less than suggested by historical experience. Given the fact that the impairment of loans and advances under incurred loss model require assessment of future cash flows as well historic loss experience of portfolios and also the impairment of loan loss under NRB norms require assessment of overdue status of loans and advances and proper utilization of loans for intended purpose. Hence assessment of availability and accuracy of required data for impairment of loans and advances under incurred loss model as well as under NRB provisioning norms is regarded as a key audit matter.	We also assessed the expected future cash flows on the basis of the realizable value of collateral securities based on the management estimate from the individually significant loans and advances with the indication of the impairment of the assets. Similarly, homogeneous group of loans were assessed on the basis of nature and purpose of loans and data of historical loss experience in the portfolios were assessed on the basis of the past due date from the system as well as data of loan loss provision of the defined group in the past.
d)	Information Technology: Since most of the information of the bank is digitally stored and transactions are carried out digitally/electronically in today's scenario, we have considered information technology status of the bank as our key audit areas.	Our audit process included, but was not limited to, gaining an understanding of and evaluating the bank's digital infrastructure, assessing management's risk awareness, and reviewing cybersecurity controls, including information security audits and management's responses to identified risks. Additionally, our procedures involved testing application controls, verifying system-generated key financial reports, and conducting inquiries regarding data migration, regular system updates, and user awareness of digital risks. We also reviewed the IT audit conducted by the bank.



- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the bank's internal control.
 - Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
 - Conclude on the appropriateness of management's use of the going concern basis of accounting and based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on bank's ability to continue as going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to related disclosures in the financial statements or, if such disclosures are inadequate, to modify our audit opinion. Our conclusions are based on the audit evidence obtained up to date of our auditor's report. However, future events or conditions may cause the bank to cease as a going concern.
 - Evaluate the overall presentation, structure and content of the financial statement, including the disclosures, and whether the financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.
 - Obtain sufficient and appropriate audit evidence regarding the financial information of the bank's activities to express an opinion on Financial Statements.
- We communicate with those charged with governance, regarding among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.
- Report on Other Legal and Regulatory Requirements**
- We have determined to communicate following matters in accordance with the requirements of NRB Directives, Companies Act, 2063, BAFIA, 2073 and other regulatory requirements: -
- We have obtained all the information and the explanations, which, to the best of our knowledge and belief, were necessary for the purpose of our audit.
 - Based on our audit, proper books of accounts as required by law have been kept by the Bank.
 - The Statement of Financial Position, the Statement of Profit or Loss and Statement of Other Comprehensive Income, the Cash Flow Statement, and the Statement of Changes in Equity dealt with by this report are in agreement with the books of accounts maintained by the Bank.
 - Returns received from the branch offices of the Bank were adequate for the purpose of our audit though the statements are independently not audited.
 - The capital fund, risk bearing fund and the provisions for possible impairment of assets of the bank are adequate considering the Directives issued by Nepal Rastra Bank.



	We have verified the interest income statement on the basis of the realizable value of collateral securities based on the management estimate from the individually significant loans and advances with the indication of the impairment of the assets. Similarly, homogeneous group of loans were assessed on the basis of nature and purpose of loans and data of historical loss experience in the portfolios were assessed on the basis of the past due date from the system as well as data of loan loss provision of the defined group in the past.	We have verified the interest income statement on the basis of the realizable value of collateral securities based on the management estimate from the individually significant loans and advances with the indication of the impairment of the assets. Similarly, homogeneous group of loans were assessed on the basis of nature and purpose of loans and data of historical loss experience in the portfolios were assessed on the basis of the past due date from the system as well as data of loan loss provision of the defined group in the past.
	Other Matter Depending on the facts and circumstances of the bank and the audit, we have determined that there are no other matters to communicate in our report. Other Information The Bank's management is responsible for the preparation of other information. The other information comprises the information included in the Annual Report but does not include the Financial Statements and our auditor's report thereon. Our opinion on the Financial Statement does not cover the other information and we do not express any form of assurance conclusion thereon. Our responsibility is to read the Other Information and, in doing so, consider whether the Other Information is materially inconsistent with the Financial Statements or our knowledge obtained in the course of our audit or otherwise appears to be materially misstated. If, based on the work we have performed, we conclude that there is a material misstatement of this other information, we are required to report that fact. We have nothing to report in this regard. Responsibilities of Management and Those Charged with Governance for the Financial Statements Management is responsible for the preparation and fair presentation of the financial statements in accordance with NFRS, and for such internal control as management determines is necessary to enable the preparation of financial statements that are free from material misstatement, whether due to fraud or error. In preparing the financial statements, management is responsible for assessing the bank's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Bank or to cease operations, or has no realistic alternative but to do so. Those charged with governance are responsible for overseeing the bank's financial reporting process. Auditor's Responsibilities for the Audit of Financial Statements Our objectives are to obtain reasonable assurance whether the financial statements as a whole are free from material misstatement, whether caused due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also: Identify and assess the risks of material misstatement of the financial statements, whether due to fraud or error; design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.	

- In our opinion and to the best of our information and according to the explanations and from our examination of the books of accounts of the Bank, we have not come across any case where the Board of Directors or any office bearer of the Bank have acted contrary to the provisions of law, or committed any misappropriation or caused any loss or damage to the Bank and violated Directives issued by Nepal Rastra Bank or acted in a manner, as would jeopardize the interest and security of the Bank, its shareholders and its depositors.

- The business of the Bank has been conducted satisfactorily and operated within its jurisdiction and has been functioning as per NRB Directives.



Ashesh Rajbahak, FCA
Partner

G. P. Rajbahak & Co.,
Chartered Accountants

Date: August 27, 2026
Place: Kathmandu, Nepal
UDIN: 260831CA00278BSdmD



Consistent · Strong · Dependable

वित्तीय अवस्थाको विवरण (वासलात)
२०८३ साल आषाढ मसान्तको

विवरण	बैंक	
	आषाढ ३२, २०८३	आषाढ ३२, २०८२
सम्पति		
नगद तथा नगद समान	९,१०३,९८३,०४५	६,७२०,६३९,४८२
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	३५,०७०,३८३,२०४	६४,७५५,१४६,२२८
बैंक तथा वित्तीय संस्थामा रहेको प्लेसमेन्ट	१९,४५७,११७,९१८	७,९९६,५८५,१८१
व्युत्पन्न वित्तीय उपकरणहरु	७,७६३,२६५,४०१	३,५७७,७२३,७५३
अन्य व्यापारिक सम्पत्तिहरु	-	-
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी	११,५७८,५४५,३८८	९,७८१,७५९,४८८
ग्राहकलाई दिएको कर्जा तथा सापटी	२३५,५१४,२४६,२१५	२१३,४३८,४९०,१०३
लगानी उपकरणहरु	५६,९८५,५२२,४८०	४९,४४३,४३७,४६७
चालु कर सम्पति	२०४,१४९,९०३	३७४,६३४,५०७
सहायक कम्पनीमा लगानी	-	-
सम्बद्ध कम्पनीमा लगानी	८३१,०४१,८७१	७६२,१४४,३१९
लगानी सम्पति	५१४,४७२,८७५	५६४,२९५,०८६
सम्पति तथा उपकरण	४,०१५,१७२,५२८	४,१७७,५८२,४५४
स्थायी र अभौतिक सम्पति	२०४,८७९,८६८	१,९१,९७९,७७३
स्थगन कर सम्पति	-	-
अन्य सम्पति	२,२७७,८०९,०४३	१,८९४,८४७,४६९
कुल सम्पति	३८३,५२१,६०१,७३९	३६३,६३९,२४५,२९१
दायित्व		
बैंक तथा वित्तीय संस्थालाई तिन बाँकी रकम	२,३५७,९६२,५८४	३,४३६,९४३,३८८
नेपाल राष्ट्र बैंकलाई तिन बाँकी रकम	-	-
व्युत्पन्न वित्तीय उपकरणहरु	७,७६३,२६५,४०१	३,५७७,७२३,७५३
ग्राहकबाट प्राप्त निक्षेप	३१६,०१८,५७६,८३२	२९८,८१८,४००,१९०
सापटी	-	-
चालु कर दायित्व	-	-
व्यवस्थाहरु	-	-
स्थगन कर दायित्व	११,७४५,७६७	४२,१९३,५९३
अन्य दायित्वहरु	१५,५९८,५६९,४८८	१९,२००,१९१,४४१
जारी गरिएका ऋणपत्रहरु	६,६०३,६१३,०००	६,५०३,६१३,०००
सहायक आवधिक दायित्वहरु	-	-
कुल दायित्व	३४८,३४२,५२८,३४६	३३१,६९९,७४५,१९२
पूँजी		
शेयर पूँजी	१३,७२१,३७५,९२४	१२,९४४,६९४,२६८
शेयर प्रिमियम	२३८,४६९,८८४	२३८,४६९,८८४
संचित मुनाफा	५,२०७,५२२,५६०	४,८९३,०९६,१८८
जगेडा तथा कोषहरु	१६,०११,७०५,०२५	१३,८६३,२३९,७४९
बैंकको शेयरधनीहरूको कुल पूँजी	३५,१७९,०७३,९३३	३१,९३९,५००,०९९
गैर नियन्त्रित स्वार्थ	-	-
कुल पूँजी	३५,१७९,०७३,९३३	३१,९३९,५००,०९९
कुल दायित्व तथा पूँजी	३८३,५२१,६०१,७३९	३६३,६३९,२४५,२९१
सम्भावित दायित्व तथा प्रतिबद्धता	१७७,१५७,२७६,१५७	१२४,३३६,५८९,०१६
प्रति शेयर खुद सम्पति	२४६.३८	२४६.७४

नाफा नोक्सान हिसाब

श्रावण १, २०८२ देखि ३२ आषाढ २०८३ सम्म

विवरण	बैंक	
	आषाढ ३२, २०८३	आषाढ ३२, २०८२
व्याज आम्दानी	२०,०६२,८७२,६६९	२०,८१४,२६१,२०५
व्याज खर्च	१०,९१२,१२५,६३६	११,७११,९३६,९८२
खुद व्याज आम्दानी	९,१५०,७४७,३३३	९,१०२,३३४,२२३
शुल्क तथा कमिशन आम्दानी	२,२४६,८०५,२२७	१,८७७,८०८,६३३
शुल्क तथा कमिशन खर्च	३५३,६६१,२३६	३४७,३१२,०५२
खुद शुल्क तथा कमिशन आम्दानी	१,८९३,१४३,९९२	१,५३०,४९६,५८२
खुद व्याज, शुल्क तथा कमिशन आम्दानी	११,०४३,८९१,३२५	१०,६३३,८२०,८०५
खुद व्यापारिक आम्दानी	६९३,२२२,१८७	४६८,६८१,६९९
अन्य संचालन आम्दानी	११७७,१००,५७३	६९,११४,१६३
कुल सञ्चालन आम्दानी	११,८५४,२८१,०८४	११,१७०,९१६,६६६
कर्जा तथा अन्य सम्पत्तिमा नोक्सानीको व्यवस्था / (फिर्ता)	२७८,०६७,१३६	(१५४,३२६,६१८)
खुद सञ्चालन आम्दानी	११,५७६,२१३,९४८	११,३२५,९४३,२८४
सञ्चालन खर्च		
कर्मचारी खर्च	२,८५४,९८७,१६९	२,६८०,४४७,४४०
अन्य संचालन खर्च	८६०,३९७,९६६	१,०१०,६४७,३९५
हासकट्टी तथा परिपोधन	४०३,२४३,५६८	३२६,४९१,०६४
सञ्चालन मुनाफा	७,४५६,५८८,२४५	७,३४८,४१७,४६५
गैर सञ्चालन आम्दानी	५,४९६,२१७	१०,६८७,९२३
गैर सञ्चालन खर्च	२,१३१,४५५	२,१५१,५१५
आयकर अधिको मुनाफा	७,४५९,१५३,०००	७,३४६,९५३,८७२
आयकर खर्च/(आम्दानी)		
चालु आयकर	२,२९९,१४७,५४६	२,५७७,३४१,४४४
स्थगन कर	(१८,६२०,९९०)	(६०,२९१,०४४)
यस वर्षको खुद मुनाफा	५,०७९,४२६,४४२	४,८३९,९०३,४७२
नाफा बाँडफाँड:		
बैंकको शेयरधनीहरूलाई	५,०७९,४२६,४४२	४,८३९,९०३,४७२
गैर नियन्त्रित स्वार्थ	-	-
यस वर्षको मुनाफा	५,०७९,४२६,४४२	४,८३९,९०३,४७२
प्रति शेयर आम्दानी		
आधारभूत प्रति शेयर आम्दानी	३७.०२	३७.३९
डाइलुटेड प्रति शेयर आम्दानी	३७.०२	३७.२९

नगद प्रवाह विवरण
२०८३ साल आषाढ मसान्तको

विवरण	बैंक	
	आषाढ ३२, २०८३	आषाढ ३२, २०८२
सञ्चालन गतिविधिबाट नगद प्रवाह		
व्याज प्राप्ति	१६,२१४,२५९,५४७	१७,५३९,८४६,५२८
शुल्क तथा अन्य आम्दानी प्राप्ति	२,२४६,८०५,२२७	१,८७७,८०८,६३३
लाभांश प्राप्ति	-	-
अन्य सञ्चालन गतिविधिबाट प्राप्ति	६६६,८३३,६१२	५३३,७३३,७४४
व्याज भुक्तानी	(१०,२३२,०८०,९२५)	(११,२६५,८०६,१२७)
कमिशन तथा शुल्क भुक्तानी	(३५३,६६१,२३६)	(३४७,३१२,०५२)
कर्मचारीलाई भुक्तानी	(३,३६०,६८०,५१८)	(२,४९५,१७८,१८७)
अन्य खर्च भुक्तानी	(९००,२७४,८९१)	(९०८,८९२,७९३)
सञ्चालन सम्पति/दायित्वमा परिवर्तन अधिको नगद प्रवाह	४,१८७,२०१,०१६	४,९३४,१९९,७६६

प्रधान कार्यालय
लाजिम्पाट, काठमाडौं
फोन नं.: ०१-४५४३३७७ ।

सञ्चालन सम्पत्तिमा कर्म/(वृद्धि)		
नेपाल राष्ट्र बैकमा रहेको मौज्जातमा कर्म/(वृद्धि)	२९,६४४,७६३,०२४	(२३,४३३,०९६,४४५)
बैंक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्जातमा कर्म/(वृद्धि)	(११,४६४,४८२,२००)	(१,३६९,४८१,९०४)
अन्य व्यापारिक सम्पत्तिमा कर्म/(वृद्धि)	-	-
बैंक तथा वित्तीय संस्थाहरूलाई दिइएको कर्जा तथा सापटीमा कर्म/(वृद्धि)	(१,८१४,९४७,३९४)	(२,१३४,९४४,३९४)
ग्राहकलाई दिइएको कर्जा तथा सापटीमा कर्म/(वृद्धि)	(२२,२७६,२४२,८६६)	(३४,३८०,३८४,११६)
अन्य सम्पत्तिमा कर्म/(वृद्धि)	(४१४,११८,४३१)	२४०,३२३,६४३
सञ्चालन दायित्वमा (कर्म)/वृद्धि		
बैंक तथा वित्तीय संस्थाहरूलाई तिन बाँकी रकममा (कर्म)/वृद्धि	(१,०७८,९८०,७२५)	१४,९४२,३४९
नेपाल राष्ट्र बैकलाई तिन बाँकी रकममा (कर्म)/वृद्धि		-
निक्षेप दायित्वमा (कर्म)/वृद्धि	१७,२००,१७६,६४२	६६,४८६,६२१,०४४
तिन बाँकी सापटीमा (कर्म)/वृद्धि	-	-
अन्य दायित्वमा (कर्म)/वृद्धि	(३,४९४,७७५,४०३)	(७,७९३,४८१,८२०)
आयकर अधिको संचालन गतिविधिबाट खुद नगद प्रवाह	१०,३८६,७८७,४६४	१,४९४,९८८,१४८
आयकर भुक्तानी	(२,२२८,६६२,९४२)	(२,४३४,२२९,२९६)
सञ्चालन गतिविधिबाट खुद नगद प्रवाह	८,१५८,१२४,५१२	(८६८,४४१,१४८)
लगानी गतिविधिबाट नगद प्रवाह		
लगानी उपकरणको खरिद	(७,४५१,०९८,६४६)	(४,४१९,१८८,८१९)
लगानी उपकरणको विक्री	-	-
स्थिर सम्पत्तिको खरिद	(२०३,२१४,०३९)	(६००,१७६,८७५)
स्थिर सम्पत्तिको विक्री	६,१७२,३८४	६०७,८८६
अमूर्त सम्पत्तिको खरिद	(४३,६७०,१४४)	(१८१,०८२,४४४)
अमूर्त सम्पत्तिको विक्री	-	-
लगानी सम्पत्तिको खरिद	-	(४२,००९,८११)
लगानी सम्पत्तिको विक्री	४०,९९६,९१०	६०,६६७,८९४
व्याज प्राप्त	३,९१९,४०२,८६१	३,४२८,४२४,६३३
लाभांश प्राप्त	२३,६७२,६६९	६,९९८,१९३
लगानी गतिविधिमा प्रयोग भएको खुद नगद	(३,८१७,७३९,०१४)	(२,६४४,७७१,४४०)
वित्तीय गतिविधिबाट नगद प्रवाह		
ऋणपत्र निष्काशनबाट प्राप्त	-	३,०००,०००,०००
ऋणपत्रको भुक्तानी	-	-
आवधिक दायित्वको निष्काशनबाट प्राप्त	-	-
आवधिक दायित्वको भुक्तानी	-	-
शेयर निष्काशनबाट प्राप्त	-	-
लाभांश भुक्तानी	(१,३७४,४२६,६१८)	(६९४,९०८,८१६)
व्याज भुक्तानी	(४९८,७४९,६१७)	(४८३,०१०,४९६)
अन्य प्राप्त / भुक्तानी	-	-
वित्तीय गतिविधिबाट नगद	(१,९७४,२७६,२३४)	१,८२३,०८०,४८७
नगद तथा नगद समानमा भएको खुद(घट)/बढ	२,३६६,१०९,२६३	(१,६९२,११२,०१०)
श्रावण १, २०८२ मा रहेको नगद तथा नगद समान	६,७२०,६३९,४८२	८,४१२,०११,३०२
नगद तथा नगद समानमा विनिमय दरको उतारचढावको असर	१७,२३४,३००	८४०,११९
३२ आषाढ २०८३ मा रहेको नगद तथा नगद समान	९,१०३,९८३,०४४	६,७२०,६३९,४८२

आर्थिक सूचकाङ्कहरू		
विवरण	आर्थिक वर्ष	
	२०८२/८३	२०८१/८२
जोखिम भारित सम्पत्तिमा पुँजीकोषको पर्याप्तता	१२.१४%	१३.१७%
जोखिम भारित सम्पत्तिमा प्रार्याभिक पुँजीकोषको पर्याप्तता	९.८८%	१०.४४%
जोखिम भारित सम्पत्तिमा प्रार्याभिक पुँजीकोषको (CET1) पर्याप्तता	९.८८%	१०.४४%
निष्क्रीय कर्जा / कुल कर्जा	०.४९%	०.३८%
कर्जा नोक्सानी व्यवस्था / कुल कर्जा	२९४.६८%	३८३.४२%
पुँजीको लागत	३.१४%	३.८७%
कर्जा निक्षेप अनुपात	७७.४७%	७७.४८%
आधार दर	४.२४%	४.३३%
औषत आधार दर	४.३१%	४.२७%
व्याजदर अन्तर	३.०४%	३.४८%
प्रति शेयर बजार मूल्य	६९४.००	७०१.४६
सम्पत्तिमा प्रतिफल	१.३६%	१.४७%
पुँजीमा प्रतिफल	१४.१४%	१६.२०%
प्रति शेयर खुद मूल्य	२४६.३८	२४६.७४
प्रति शेयर कुल सम्पत्ति	२,७९४.०७	२,८०९.१८

इक्वीटीमा भएको परिवर्तन सम्बन्धि विवरण												
२०८३ साल आषाढ मसान्तको												
विवरण	शेयर पुँजी	शेयर प्रिमियम	साधारण जगेडा कोष	सटही समिकरण कोष	नियामक कोष	फेयर भ्याल्यू कोष	पुनः मूल्याङ्कन कोष	लगानी समायोजन कोष	पुँजी समायोजन कोष	ऋणपत्र फिर्ता कोष	अन्य कोष	कुल अन्य जगेडा

श्रावण १, २०८१ सालको मौज्जात	११,७६७,९०३,८८०	२३८,४६९,८८४	६,७४८,१८७,३९७	६९,६२२,३६२	२,०१०,६८९,६८०	८२१,२२७,४३९	९७१,४३०,८९२	३,३०२,३६८,७६२	२,६९०,९३३	१,११६,४०७,९०७	७६८,४७४,४४४	(१३,४९०,९४४)
समायोजित/पुनः स्थापित श्रावण १, २०८१	११,७६७,९०३,८८०	२३८,४६९,८८४	६,७४८,१८७,३९७	६९,६२२,३६२	२,०१०,६८९,६८०	८२१,२२७,४३९	९७१,४३०,८९२	३,३०२,३६८,७६२	२,६९०,९३३	१,११६,४०७,९०७	७६८,४७४,४४४	(१३,४९०,९४४)
सालको मौज्जात												
यस वर्षको विस्तृत आम्दानी												
यस वर्षको मुनाफा								४,८३९,९०३,४७२				
यस वर्षको आयकर पछिको अन्य विस्तृत आम्दानी												
इक्वीटी उपकरण लगानीलाई फेयर भ्याल्यूमा	-	-	-	-	-	(४४,७७३,९१२)	-	-	-	-	-	(४४,७७३,९१२)
मूल्याङ्कन गर्दा भएको नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
पुनः मूल्याङ्कनबाट भएका नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
परिभाषित लाभ योजनाबाट विमाङ्कित नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
नगद प्रवाहको हेजिङबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
विदेशी विनिमय संचालनको वित्तीय सम्पत्ति	-	-	-	-	-	-	-	-	-	-	-	-
विनिमयबाट भएको सटही नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	(४४,७७३,९१२)	-	४,८३९,९०३,४७२	-	-	-	-
कोषमा सारिएको रकम	-	-	९६७,९८०,६९४	२१०,०४८	-	-	-	(१,४७९,२६४,११३)	-	-	-	-
कोषबाट फिर्ता गरिएका रकम	-	-	-	-	(१४,७६४,३४४,४९)	-	-	१४,७६४,३४४,४९	-	-	-	-
मिथे इक्वीटीमा देखाइएको शेयरधनी संगको कारोवार हकाधिकार शेयर जारी	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयर जारी खर्च	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लाभांश	१,१७६,७९०,३८८	-	-	-	-	-	(१,१७६,७९०,३८८)	-	-	-	-	-
नगद लाभांश	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लाभांश (साधारण)	-	-	-	-	-	-	(६४०,७६४,०८४)	-	-	-	-	(६४०,७६४,०८४)
शेयरधनीलाई लाभांश (अग्राधिकार)	-	-	-	-	-	-	-	-	-	-	-	-
कुल योगदान र वितरण	१,१७६,७९०,३८८	-	-	-	-	-	-	(१,८२७,४४४,४७३)	-	-	-	(६४०,७६४,०८४)
आषाढ २०८२ को अन्तिम मौज्जात	१२,६४४,६९४,२६८	२३८,४६९,८८४	७,७६६,९६८,०९२	६९,८३२,४१०	१,८४३,०४६,१३१	७७६,४४३,६२७	९७१,४३०,८९२	४,८६३,०९६,११७	२,६९०,९३३	१,११६,४०७,९०७	१,३६४,७९४,२८९	(९,३८४,४३२)
श्रावण १, २०८२ सालको मौज्जात	१२,६४४,६९४,२६८	२३८,४६९,८८४	७,७६६,९६८,०९२	६९,८३२,४१०	१,८४३,०४६,१३१	७७६,४४३,६२७	९७१,४३०,८९२	४,८६३,०९६,११७	२,६९०,९३३	१,११६,४०७,९०७	१,३६४,७९४,२८९	(९,३८४,४३२)
समायोजन/पुनः स्थापन												
समायोजित/पुनः स्थापित श्रावण १, २०८२ सालको	१२,६४४,६९४,२६८	२३८,४६९,८८४	७,७६६,९६८,०९२	६९,८३२,४१०	१,८४३,०४६,१३१	७७६,४४३,६२७	९७१,४३०,८९२	४,८६३,०९६,११७	२,६९०,९३३	१,११६,४०७,९०७	१,३६४,७९४,२८९	(९,३८४,४३२)
यस वर्षको विस्तृत आम्दानी												
यस वर्षको मुनाफा								४,०७९,४२६,४४२				
यस वर्षको आयकर पछिको अन्य विस्तृत आम्दानी												
इक्वीटी उपकरण लगानीलाई फेयर भ्याल्यूमा	-	-	-	-	-	४२,००३,२०६	-	-	-	-	-	-
मूल्याङ्कन गर्दा भएको नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
पुनः मूल्याङ्कनबाट भएका नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
परिभाषित लाभ योजनाबाट विमाङ्कित नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
विदेशी विनिमय संचालनको वित्तीय सम्पत्ति	-	-	-	-	-	-	-	-	-	-	-	-
विनिमयबाट भएको सटही नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
इक्वीटी विधिअनुसार लेखांकन गरिएको सम्बद्ध कम्पनीको अन्य विस्तृत आम्दानीको हिस्सा	-	-	-	-	(१३,२७९)	-	-	-	-	-	-	(१३,२७९)
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	४१,९८९,३२७	-	४,०७९,४२६,४४२	-	-	-	-
कोषमा सारिएको रकम	-	-	१,०१४,८८४,२८८	४,३०८,४७४	१८३,६७९,७७	-	-	(२,१८८,७४२,१४१)	-	-	-	-
कोषबाट फिर्ता गरिएका रकम	-	-	-	-	-	-	-	२,६९०,९३३	-	-	-	-
मिथे इक्वीटीमा देखाइएको शेयरधनी संगको कारोवार हकाधिकार शेयर जारी	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयर जारी खर्च	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लाभांश	७७६,६८१,६४६	-	-	-	-	-	(७७६,६८१,६४६)	-	-	-	-	-
नगद लाभांश	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लाभांश (साधारण)	-	-	-	-	-	-	(१,८१२,२४७,११८)	-	-	-	-	(१,८१२,२४७,११८)
शेयरधनीलाई लाभांश (अग्राधिकार)	-	-	-	-	-	-	-	-	-	-	-	-
कुल योगदान र वितरण	७७६,६८१,६४६	-	-	-	-	-	-	(२,४८८,९३८,६४४)	-	-	-	(१,८१२,२४७,११८)
आषाढ २०८३ को अन्तिम मौज्जात	१३,७७१,३७५,९१४	२३८,४६९,८८४	८,७३२,४४३,३८०	७४,१४०,९८४	२,०२६,७२४,८८८	८८३,४४३,४४४	९७१,४३०,८९२	४,२०७,४२२,४६०	२,९९६,४०७,९०७	२,२९६,३४६,४६७	(४४,६४४,००७)	३,३९८,११०,३९७



एभरेष्ट बैंक

EBL EVEREST BANK

प्रधान कार्यालय

लाजिम्पाट, काठमाडौं

फोन नं. : ०१-४४४३३३७७ ।